



کلیسا ڈپارٹمنٹ کے مطابق انتخابی امور کا  
کلیسا ڈپارٹمنٹ کے مطابق انتخابی امور کا

## کلیسا راجپत्र

खণ्ड ۱، سंख्या: میتی: ۲۰۶۰ | ۰۸ | ۰۵

भाग-۹

घر بہال کر ویکسٹھان کا یادی-۲۰۶۰

کلیسا ڈپارٹمنٹ  
کلیسا، بارا  
مධیش پردش  
نپال

हस्ताक्षर.....  
नाम, थर: विनोद प्रसाद साह  
पद: नगर प्रमुख  
प्रमाणीकरण मिति: १४०१०३२६  
पृष्ठ संख्या: १२

## कलैया उपमहानगरपालिका

घर बहाल कर व्यवस्थापने कार्यविधि, २०८०

नगर प्रमुख

प्रस्तावना: नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ५७ बमोजिम उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्र लगाउन पाउने घर बहाल करको करदाता पहिचान, कर मूल्यांकन, कर निर्धारण र कर असूली कार्यलाई सरल, पारदर्शी र व्यवस्थित बनाई उपमहानगरपालिकाको आन्तरिक स्रोत परिचालनमा प्रभावकरिता ल्याउने विषयमा आवश्यक व्यवस्था गर्ने बाझछनीय भएकोले, २०७९ को दफा १८ बमोजिम यो कार्यविधि बनाई लागु गरेको छ।

### परिच्छेद १. घर बहाल कर व्यवस्थापने कार्यविधि, २०८०

#### प्रारम्भिक

१. संक्षिप्त नाम र प्रारम्भ: (१) यो कार्यविधिको नाम "घर बहाल कर व्यवस्थापन कार्यविधि, २०८०" रहेको छ।

(२) यो कार्यविधि कलैया उपमहानगरपालिका क्षेत्रभर लागू हुनेछ र यस कानून बमोजिम कर बुझाउनु पर्ने दायित्व भएको व्यक्ति जहाँसुकै रहे बसेको भए पनि निजको हकमा समेत लागू हुनेछ।

(३) यो कार्यविधि कार्यपालिकाले स्वीकृत गरी स्थानीय राजपत्रमा प्रकाशन गरेको मितिदेखि लागू हुनेछ।

२. परिभाषा: विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यो कार्यविधिमा,

(क) "ऐन" भन्नाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ सम्झनु पर्छ।

(ख) "कर" भन्नाले ऐन र यस कार्यविधि बमोजिम घर जग्गा बहाल वापतको आयमा उपमहानगरपालिकाको आर्थिक ऐनले तोकेको दरमा लान्ने बहाल कर सम्झनु पर्छ र यो शब्दले प्रचलित कानून बमोजिम बहाल करको अतिरिक्त सोमा लाने व्याज, हर्जाना, शुल्क वा जरिवाना समेतलाई जनाउँछ।

(ग) "कर अधिकृत" भन्नाले कलैया उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत सम्झनु पर्छ र सो शब्दले कर अधिकृतको रूपमा काम गर्ने जिम्मेवारी प्राप्त गरेका राजस्व शाखा प्रमुख वा प्रमुख प्रशासकीय अधिकृतद्वारा प्रत्यायोजित अधिकार प्रयोग गर्ने कर्मचारीलाई समेत जनाउँछ।

(घ) "करदाता" भन्नाले ऐन र यस कार्यविधि बमोजिम कर तिर्नुपर्ने दायित्व भएको व्यक्तिलाई सम्झनु पर्छ र यो शब्दले कर अधिकृतले कुनै करको विवरण बुझाउन सूचना दिएको वा अरू कुनै कारबाही शुरू गरेको व्यक्तिलाई समेत जनाउँछ।

(ड) "कार्यालय" भन्नाले नगर कार्यपालिकाको कार्यालय सम्झनु पर्छ र यो शब्दले उपमहानगरपालिकाको संगठन संरचनामा रहेको महाशाखा/शाखा/उपशाखा/बडा कार्यालय वा राजस्व प्रशासनका लागि गठन गरिएको प्रशासनिक एकाई समेतलाई जनाउँछ।

(च) "नगरपालिका" भन्नाले कलैया उपमहानगरपालिका सम्झनु पर्छ।

(छ) "घर जग्गा" भन्नाले ऐन र यस कार्यविधि बमोजिम बहाल कर लान्ने कुनै व्यक्तिको स्वामित्वमा रहेको घर, घरको छत, पसल, ग्योरेज, टहरा, सेड(छप्पर), कारखाना, जग्गा वा पोखरीलाई सम्झनु पर्छ।

(ज) "बहाल" भन्नाले कुनै व्यक्तिले आफ्नो स्वामित्वमा रहेको नगरपालिका क्षेत्रभित्रको घर जग्गा निश्चित अवधिका लागि पुरे वा आंशिक तवरले अरुलाई भोग चलन गर्न दिए वापत प्राप्त गर्ने भाडा, बहाल, लिज वा पट्टा रकम समेतलाई सम्झनु पर्छ।

(झ) "बडा कार्यालय" भन्नाले यस उपमहानगरपालिका अन्तर्गतको बडा कार्यालयलाई सम्झनु पर्दछ।

१४०१०३२६  
२. जनवारी, २०८०

विनोद प्रसाद साह  
नगर प्रमुख

## परिच्छेद ७

### करदाताको पहिचान र दर्ता सम्बन्धी व्यवस्था

**३. करदाताको प्रहिचान:** (१) यस कार्यविधिको प्रयोजनका लागि नगलालिका क्षेत्रभित्र आफ्नो स्वामित्वमा रहेको घर वा जग्गा पुरे वा अंशिक तरबते अख्लाई भोग चलन गर्न दिएकापत भाडा, बहाल, लिज वा पट्टा रकम प्राप्त गर्ने व्यक्ति वा निजको प्रतिनिधि करदाता हुनेछ ।

तर, मुनाफाको उद्देश्य नराखी संचालन हुने विधालय, मन्त्रिप सुस्तकालय, ब्लब, सामुदायिक संस्था, सरकारी निकाय आदिले आफ्नो स्वामित्वको घर वा जग्गा भाडामा दिएकोमा यस कार्यविधि बमोजिम कर लाम्ने छैन ।

(२) उपदफा (१) बमोजिम जुनसुकै कुरा लेखिएको भएता पनि स्वामित्व कायम नभएको ऐलानी वा पर्ती वा सार्वजनिक जग्गामा बसोबास गर्ने व्यक्तिले आफ्नो घर जग्गा अन्य व्यक्ति वा संस्थालाई बहालमा दिएको वा कुनै जग्गा लिजमा लिई घर भाडामा लगाएको व्यक्ति समेत ऐन र यस कार्यविधि बमोजिम करदाता मानिनेछ ।

(३) उपदफा (२) बमोजिम बहाल कर तिरेको आधारमा मात्र ऐलानी वा पर्ती वा सार्वजनिक जग्गामा बसोबास गर्ने वा त्यस्तो जग्गाको उपयोग गर्ने व्यक्तिको स्वामित्व कायम भएको मानिने छैन र त्यस्तो जग्गा नेपाल सरकार वा अन्य सरकारी निकायबाट प्रचलित कानून बमोजिम खाली गर्ने वा सरचनां हटाउने कार्यलाई यस ऐन बमोजिम बहाल कर तिरेको कारणले मात्र कुनै किसिमले बाधा पारेको मानिने छैन ।

(४) कार्यालयले ऐन र यस कार्यविधि बमोजिम करदाताको पहिचान गर्नु पर्नेछ ।

(५) उपदफा (४) बमोजिम करदाता पहिचान गर्दा करदाताले पेश गरेको विवरण, स्थलगत सर्वेक्षण वा अन्य जुनसुकै सोतबाट प्राप्त सूचनाको आधारमा गर्न सकिनेछ ।

**४. करदाता दर्ता:** (१) करदाताले आफ्नो घर जग्गा बहाल सम्बन्धी दफा ७ बमोजिमको विवरण खुलाई कार्यालयमा पेश गर्नु पर्नेछ ।

(२) करदाताले बुझाएको विवरणमाथि कार्यालयले आवश्यक थप अनुसन्धान तथा छानविन गर्न सक्नेछ ।

(३) यस दफा बमोजिम करदाताको विवरण संकलन गरे सँगै कार्यालयले प्रत्येक करदातालाई निश्चित पहिचान नम्बर प्रदान गरी व्यक्तिगत अभिलेखमा दर्ता गरी राख्नु पन्छ ।

(४) उपदफा (३) बमोजिम करदाताको पहिचान नम्बर प्रदान गर्दा करदाताले नगरपालिकालाई प्रचलित कानून बमोजिमतिर्नु बुझाउनु पर्ने सबै करको लागि ऐउटै करदाता पहिचान नम्बर कायम गर्ने व्यवस्था गर्न सकिनेछ ।

**५. कर बुझाउने दायित्व:** (१) ऐन र यस कार्यविधि बमोजिम घर जग्गा बहाल कर बुझाउने दायित्व घर जग्गा बहालमा लगाउने व्यक्ति वा निजको प्रतिनिधिको हुनेछ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भएता पनि घर जग्गा बहालमा लिने व्यक्ति, संस्था वा निकाय स्वयम्ले कर बुझाउने गरी घर जग्गा धनीसँग सञ्जौता भएको अवस्थामा घरधनीलाई बहाल रकम भुक्तानी गर्दैकै अवस्थामा बहाल कर वापतको रकम कट्टा गरी कार्यालयमा बुझाउने दायित्व सम्बन्धित बहालमा बस्ने व्यक्ति, संस्था वा निकायको हुनेछ ।

(३) उपदफा (२) बमोजिम बहाल रकम कट्टा गरी कार्यालयमा बुझाउनु पर्ने दायित्व भएको व्यक्ति, संस्था वा निकायले त्यसरी कर कट्टा नगरको वा कट्टा गरी नबुझाएको कारणले मात्र घर जग्गा बहालमा लगाउने व्यक्तिले कर तिर्ने दायित्वबाट उमुक्ति पाउने छैन ।

(४) बहालमा लगाइएको कुनै घर जग्गाको सम्बन्धमा उपदफा (१) बमोजिम कर बुझाउने दायित्व एकमन्दा बढी व्यक्ति उपर रहेछ भने कर बुझाउने दायित्व सबैको समान हुनेछ र उनीहरूमध्ये आपसी सहमतिको जुनसुकै व्यक्तिले कर बुझाउन सक्नेछ ।

तर, सबै करदाताबाट दामासाहीले भाग गरी कर असूल गरिने छैन ।

(५) ऐन र यस कार्यविधि बमोजिम कर तिर्नुपर्ने व्यक्ति नाबालक रहेछ भने निजले बुझाउन पर्ने कर निजको अभिभावक वा निजको संरक्षकले तिर्नुपर्नेछ ।

(६) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भएता पनि मानो नछुटिई ऐउटै भान्सा प्रयोग गर्ने एकासगोलको परिवारले आफ्नो एकलौटी हक रहने गरी संचालन गरेको व्यवसायले उपयोग गरेको घर वा जग्गामा बहाल कर लगाइने छैन ।

तर, त्यस्तो व्यवसाय संचालन गर्दा सम्बन्धित आन्तरिक राजस्व कार्यालयमा पेश गरिने विवरणमा घर जग्गा बहाल तिरेको भनी खर्च देखाइएको रहेछ भने यस उपदफा बमोजिमको कर छुट पाइने छैन ।

(७) ऐन र यस कार्यविधि बमोजिम आफूलाई करदाताको रूपमा दर्ता गराउने, तोकिएको समयमा विवरण पेश गर्ने, बुझाउनु पर्ने कर तथा शुल्क वा जरिवाना वा ब्याज हजारिना समयमै दाखिला गर्ने, कर अधिकृत वा कार्यालयले माग गरेको सूचना वा तथ्यांक समयमै उपलब्ध गराई सहयोग पुर्याउने दायित्व समेत करदाताको हुनेछ ।

६. समझौता गर्नुपर्ने: (१) कुनै व्यक्तिले घरजग्गा बहालमा लगाउँदा बहाल लिनेदिने घरजग्गाको विवरण सहित बहालको मासिक वा वार्षिक दर खुलाई कर तिर्ने दायित्व प्रष्ठ किटान गरी अनुसूची-१ बमोजिमको ढाँचामा बहाल समझौता गरिएको हुनुपर्नेछ।  
 (२) उपदफा (१) बमोजिम गरिएको समझौता पत्र र त्यस्तो समझौताको नवीकरण वा बहाल रकम लगायत समझौताका प्रावधानहरूमा गरिएको कुनै परिवर्तन वा पुरुक समाप्त नभई बीचमा समझौता रद्द भएको अवस्थामा समेत सोको जानकारी करदाताले पैतिस दिनभित्र कार्यालयमा उपलब्ध गराउनु पर्नेछ।  
 (३) उपदफा (१) बमोजिम उल्लिखित ढाँचामा समझौता नभएको कारणबाट वा समझौतामा खुलाउनु पर्ने सबै व्यहोरा नखुलाई समझौता गरिएको कारणबाट तथा उपदफा (२) बमोजिम समझौताको जानकारी नदिएको कारणले मात्र ऐन र यस कार्यविधि बमोजिम कर तिर्नुपर्ने दायित्व भएको कुनै पनि करदाताले कर तिर्ने दायित्वबाट उन्मुक्ति पाउने छैन।

### परिच्छेद ३

#### विवरण दाखिला सम्बन्धी व्यवस्था

७. विवरण दाखिला गर्ने: (१) घर जग्गा बहालमा दिने व्यक्तिले बहालमा दिएको मितिले पैतिस दिनभित्र बहाल रकम र बहाल अवधि स्पष्ट खुलेको बहाल समझौता पत्रको प्रतिलिपि, धनीपूर्जाको प्रतिलिपि, बहालमा बस्नेको अधिकारिक विवरण सहित संलग्न गरी अनुसूची-२ बमोजिमको ढाँचाको विवरण कार्यालयमा दाखिला गर्नुपर्ने।  
 तर, दफा ३ को उपदफा (२) बमोजिमको अवस्थामा यस दफा बमोजिम विवरण दाखिला गर्दा धनीपूर्जा पेश गर्न अनिवार्य हुनेछैन।  
 (२) यो कार्यविधि प्रारम्भ हुनु आगावै घर जग्गा बहालमा दिएका करदातालाई कार्यालयले साडी दिनभित्र यस कार्यविधि बमोजिम विवरण दाखिला गर्न अनुसूची-३ बमोजिमको ढाँचामा सूचना प्रकाशन गर्नेछ।  
 (३) उपदफा (२) बमोजिम सूचना प्रकाशित भएकोमा करदाताले उपदफा (१) मा उल्लिखित भए बमोजिमको ढाँचामा विवरण पेश गर्नुपर्नेछ।  
 तर, कुनै करदाताले यस अधि विवरण पेश गरिसकेको रहेछ भने नुपुग विवरण मात्र पेश गरे पुग्नेछ।  
 (४) उपदफा (२) बमोजिम विवरण दाखिला सम्बन्धी सूचनालाई कार्यालयले रेडियो, टेलिभिजन, पत्रपत्रिका लगायत अन्य उपर्युक्त संचार माध्यमद्वारा प्रचार प्रसारको व्यवस्था मिलाउन सक्नेछ।  
 (५) यस कार्यविधि बमोजिम कर बुझाउनु पर्ने दायित्व भएको व्यक्तिले विवरण दाखिला नगरेमा वा विवरण दाखिला गर्दा व्यहोरा फरक पारी दाखिला गरेको भनी शंका गर्न सकिने आधार र कारण भएमा कर अधिकृतले आधार र कारण खोली ३० (तीस) दिनभित्र विवरण दाखिला गर्न आदेश दिन सक्नेछ।  
 (६) उपदफा (२) बमोजिम तोकिएको वा उपदफा (५) बमोजिम आदेश भएको म्यादभित्र विवरण दाखिला गर्न नसक्ने व्यक्तिले आधार र कारण खोली म्याद थपको लागि निवेदन दिएमा प्रमुख प्रशासकीय अधिकृतले आवश्यक जाँचबुझ गर्न लगाई व्यहोरा मुनासिव ठहर गरेको अवस्थामा तीस(३०) दिनभित्र विवरण सच्चाउने स्वीकृति दिन सक्नेछ।
८. विवरण सच्चाउन सकिने: (१) यस कार्यविधि बमोजिम विवरण दाखिला भैसकेपछि कुनै तथ्य सम्बन्धी वा गणितीय भूल भएको भने लागेमा करदाताले सो सम्बन्धी तथ्य वा प्रमाण संलग्न गरी पहिलो विवरण दाखिला गरेको तीन (३) महिनाभित्र प्रमुख प्रशासकीय अधिकृत समक्ष निवेदन पेश गर्नु पर्नेछ।  
 (२) उपदफा (१) बमोजिम पर्न आएको निवेदन उपर प्रमुख प्रशासकीय अधिकृतले आवश्यक जाँचबुझ गर्न लगाई व्यहोरा मुनासिव ठहर गरेको अवस्थामा तीस(३०) दिनभित्र विवरण सच्चाउने स्वीकृति दिन सक्नेछ।

### परिच्छेद ४

#### करको दर निर्धारण सम्बन्धी व्यवस्था

९. बहाल करको दर: (१) नगरपालिका क्षेत्रभित्र ऐन यस कार्यविधि बमोजिम लगाइने बहाल करको दर नगरपालिकाको आर्थिक ऐनमा तोकिए बमोजिम हुनेछ।  
 (२) नगरपालिकाले करको दर निर्धारण गर्दा सिमान्त करदाताको हितलाई ध्यानमा राखी प्रगतिशील करको दर लागू गर्न सक्नेछ।  
 १०. बहालको न्यूनतम दररेट निर्धारण: (१) नगरपालिकाले ऐन तथा यस कार्यविधि बमोजिम लगाउने बहाल करको प्रयोजनको लागि करदाताले पेश गरेको विवरण र बहाल समझौतामा उल्लिखित रकमलाई आधार मानी कर निर्धारण गरिनेछ।  
 (२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भएता पनि करदाताले पेश गरेको विवरण दाखिला बहाल रकम नगरपालिकाद्वारा तोकिएको न्यूनतम दरभन्दा कम भएको खण्डमा उपदफा (३) बमोजिम नगरपालिकाले निर्धारण गरेको न्यूनतम बहालदरका आधारमा कर निर्धारण गरिनेछ।

३



दिनांक  
प्रसार संघ  
लगर प्रमुख

(३) उपदफा (२) को प्रयोजनको लागि नगरपालिकाले कार्यपालिकाको निर्णय बमोजिम आफ्नो क्षेत्रभित्रको घरजग्गाको व्यापारिक महत्त्व, शहरी सेवा सुविधा र घर जग्गा बहालको प्रयोजन समेतको आधारमा वर्गीकरण गरी घर जग्गा बहालको न्यूनतम दर निर्धारण गर्न सक्नेछ ।

(४) उपदफा (३) बमोजिम घर जग्गाको न्यूनतम बहाल रकम निर्धारण गरी सिफारिस गर्न कार्यपालिकाले देहाय बमोजिमको न्यूनतम बहाल दर निर्धारण समिति गठन गर्न सक्नेछ ।

|  |            |
|--|------------|
| (क) प्रमुख प्रशासकीय अधिकृत.....               | अध्यक्ष    |
| (ख) लेखा अधिकृत.....                           | सदस्य      |
| (ग) राजस्व शाखा प्रमुख.....                    | सदस्य      |
| (घ) स्थानीय उद्योग वाणिज्य संघ, प्रतिनिधि..... | सदस्य      |
| (ङ) नगरपालिकाको प्राविधिक शाखा प्रमुख.....     | सदस्य-सचिव |

#### परिच्छेद ५ कर निर्धारण तथा सोको सूचना

११. कर निर्धारण: (१) करदाताले दफा ७ बमोजिम कार्यालयमा दाखिला गरेको विवरणका आधारमा कर अधिकृतले अनुसूची-४ बमोजिमको ढाँचामा कर निर्धारण गर्नेछ ।

(२) यस कार्यविधि बमोजिम करदाताले विवरण पेश नगरेको वा पेश गरेको विवरणमा उल्लिखित बहाल रकम दफा १० बमोजिम कायम गरिएको न्यूनतम रकम भन्दा कम भएको अवस्थामा कर अधिकृतले नगरपालिकाले तोकेको न्यूनतम बहाल रकमको आधारमा प्रारम्भिक कर निर्धारण गरी सोको सूचना करदातालाई दिनु पर्नेछ ।

(३) उपदफा (२) बमोजिम गरिएको प्रारम्भिक कर निर्धारणमा चित नबुझ्ने करदाताले प्रारम्भिक कर निर्धारणको सूचना पाएको तीस दिन भित्र कार्यालयमा प्रमाण सहित आफ्नो स्पष्टीकरण पेश गर्नु पर्नेछ ।

(४) कर अधिकृतले उपदफा (३) बमोजिमको म्यादभित्र स्पष्टीकरण पेश गरेकोमा सो समेतलाई आधार मानी तथा स्पष्टीकरण पेश नगरेको अवस्थामा प्रमुख प्रशासकीय अधिकृतले यस दफा बमोजिम निर्णय पर्चा खडा गरी अन्तिम कर निर्धारण गर्नुपर्नेछ ।

१२. कर निर्धारणको सूचना: (१) दफा ११ बमोजिम कर अधिकृतबाट कर निर्धारण भएपछि करदाताले बुझाउनु पर्ने कर रकम, स्थान, समय सीमा र बैंक खाता नम्बर समेत उल्लेख गरी करदातालाई कर निर्धारणको सूचना दिनु पर्नेछ ।

(२) उपदफा (१) बमोजिम कर निर्धारणको सूचना प्राप्त भएपछि करदाताले सो सूचनामा उल्लिखित स्थान र समय सीमाभित्र कर बुझाउनु पर्नेछ ।

#### परिच्छेद ६

##### कर दाखिला र कर असूली सम्बन्धी व्यवस्था

१३. कर दाखिला गर्नुपर्ने: (१) करदाताले यस कार्यविधि बमोजिम प्रत्येक आर्थिक वर्षको निमित्त तिर्नुपर्ने कर रकम सोही आर्थिक वर्ष भित्र दाखिला गर्नु पर्नेछ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भएता पनि करदाताले चाहेमा चालु आर्थिक वर्षको कर तोकेको बैंक खातामा मासिक वा चौमासिक वा अर्धवार्षिक रूपमा समेत दाखिला गर्न सक्नेछ ।

(३) उपदफा (२) बमोजिम तोकिएको बैंक खातामा कर दाखिला गरेको अवस्थामा करदाताले त्यसको बैंक भौचर कार्यालयमा बुझाउनु पर्नेछ ।

(४) कार्यालयले यस कार्यविधि बमोजिम करदाताले तिर्नुपर्ने कर रकम विद्युतीय माध्यमबाट समेत भुक्तानी गर्ने व्यवस्था मिलाउन सक्नेछ ।

१४. अग्रिम कर बुझाएमा छुट पाउन सक्ने: कुनै करदाताले तिर्नु बुझाउनु पर्ने कर रकम अग्रिम रूपमा दाखिला गर्न चाहेमा नगरपालिकाको आर्थिक ऐनमा तोकिएको दरमा छुट पाउन सक्नेछ ।

१५. कर दाखिलाको निस्सा दिनुपर्ने: करदाताले यस कार्यविधि बमोजिम बुझाउनु पर्ने कर रकम दाखिला गरेपछि कार्यालयले करदातालाई तत्काल त्यसको निस्सा दिनु पर्नेछ ।

१६. कर असूली सम्बन्धी व्यवस्था: प्रचलित कानून र यस कार्यविधि बमोजिम तिर्नु बुझाउनु पर्ने कर वापतको रकम करदाताले यस कार्यविधिमा तोकिएको अवधिमा दाखिला नगरेमा कर अधिकृतले नगरपालिकाको आर्थिक ऐन बमोजिम हर्जाना सहित कर असूल गर्न सक्नेछ ।

*(Signature)*  
१७. बहाल कर दर्ता किताब: यस कार्यविधि बमोजिम दाखिला र असुली भएको कर तथा बक्यौता करको विवरण स्पष्ट रूपमा खुलाई अनुसूची-५ बमोजिमको बहाल कर दर्ता किताबमा लगात राख्ने जिम्मेवारी कर अधिकृतको हुनेछ।

परिच्छेद-७  
समन्वय तथा सहकार्य

१८. संघ, प्रदेश तथा स्थानीय सरकारका कार्यालयहरूको दायित्व तथा जिम्मेवारी: संघ, प्रदेश तथा स्थानीय तहले संविधानिक व्यवस्था अनुसार एक अर्काको कर संकलनमा सहयोग, समन्वय र सहकार्य गर्ने।

१९. कर चुक्ता सम्बन्धी व्यवस्था: संघ तथा प्रदेश कार्यालयले ताहाँ फर्मव्यवसायहरूको दर्ता वा नवीकरण गर्दा त्यहाँको वडापत्रमा भएका कागजातहरूको अतिरिक्त अनुसूची-७ बमोजिमको स्थानीय तहमा कर चुक्ता गरेको प्रमाणपत्र अनिवार्य रूपमा पेश गरेपछि मात्र दर्ता वा नवीकरण गर्ने।

परिच्छेद-८  
विविध

२०. पुनः कर निर्धारण गर्न सकिने: (१) ऐन र यस कार्यविधि बमोजिम कर निर्धारण गरिसकेको भएता पनि दफा १० बमोजिम तोकिएको न्यूनतम घरजग्गा बहाल दरभन्दा करदाताले बहालमा लगाएको घरजग्गाको वास्तविक बहाल दर घटी भएको भनी विश्वसनीय आधार पेश हुन आएमा पुनः कर निर्धारण गर्न सकिनेछ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भएता पनि प्रत्यायेजित अधिकारको प्रयोग गर्ने कर अधिकृतले ऐन र यस कार्यविधि बमोजिम निर्धारण गर्नुपर्ने कर रकम घटाएको मानु पर्ने यथेष्ट र मुनासिव कारण देखिएमा प्रमुख प्रशासकीय अधिकृतले र प्रमुख प्रशासकीय अधिकृत स्वयंले नै कर निर्धारण गरेको अवस्थामा प्रमुखले पुनः कर निर्धारणको आदेश दिन सक्नेछ।

२१. कर पुनरावलोकन गर्न सकिने: (१) यस कार्यविधि बमोजिम कर निर्धारणको निर्णयमा चित नबुझ्ने करदाताले सो निर्णय भएको मितिले तीस दिनभित्र प्रमुख प्रशासकीय अधिकृत समक्ष कर पुनरावलोकनका लागि निवेदन दिन सक्नेछ।

(२) उपदफा (१) बमोजिम कर पुनरावलोकनको लागि निवेदन दिन आवश्यक तथ्य प्रमाण सहित निर्धारण भएको कर रकमको पचास प्रतिशतले हुन आउने रकम बराबरको रकम धरौटी समेत निवेदन साथ पेश गर्नु पर्नेछ।

(३) उपदफा (१) बमोजिम कर पुनरावलोकनका लागि परेको निवेदनमाथि साढी दिनभित्र कारबाही र किनारा गर्नु पर्नेछ।

२२. उजुरी नलाम्ने: यस कार्यविधि बमोजिम कर पुनरावलोकन गर्न सकिने विषयमा त्यस्तो पुनरावलोकन नभई कुनै अदालतमा उजुर लाम्ने छैन।

२३. पुनरावेदन दिन सक्ने: यस कार्यविधि बमोजिम पुनरावलोकनको निर्णय भएकोमा सो मितिले पुनरावलोकन नहुने विषयमा कारण परेको मितिले साठी दिनभित्र चित नबुझ्ने पक्षले प्रचलित कानून बमोजिम पुनरावलोकन गर्न सक्नेछ।

२४. कर पुस्तिका जारी गर्न सक्ने: (१) करदाताको सहजताका लागि नगरपालिकाले कर असूली सम्बन्धी विवरण समावेस भएको अनुसूची-६ बमोजिमको कर पुस्तिका जारी गर्न सक्नेछ।

(२) उपदफा (१) बमोजिम कर पुस्तिका जारी भएपछि प्रत्येक पटक कर दाखिला गरेको विवरण करदाताले स्वयं उक्त पुस्तिकामा प्रविष्ट गर्न सक्नेछ।

(३) करदाताले प्रत्येक वर्षको आषाढ मसान्त सम्ममा कर पुस्तिका कर अधिकृतबाट प्रमाणित गराउनु पर्नेछ।

२५. कागजातहरू गोप्य रहने: प्रचलित कानून र यस कार्यविधि बमोजिम कार्यालयमा पेश भएका करसँग सम्बन्धित कागजातहरू गोप्य राखिनेछ र त्यस्ता कागजातहरू कर सम्बन्धी कारबाही बाहेक अन्य प्रयोजनका लागि उपयोग गरिने छैन। तर, प्रचलित कानून बमोजिम अधिकार प्राप्त निकायले माँग गरेको अवस्थामा कागजात उपलब्ध गराउन यस व्यवस्थाले बाधा परेको मानिने छैन।

२६. बाधा अड्काउ फुकाउने अधिकार: (१) यो कार्यविधि कार्यान्वयनको सिलसिलामा कुनै बाधा अड्काउ परेमा त्यस्तो बाधा अड्काउ फुकाउन कार्यपालिकाले आदेश जारी गर्न सक्नेछ।

(२) उपदफा (१) बमोजिम कार्यपालिकाले जारी गरेको आदेश यसै कार्यविधिमा उल्लेख भए सरह मानिनेछ।

(३) उपदफा (१) बमोजिम आदेश जारी गर्ने अधिकारको प्रयोग गर्दा प्रचलित कानूनको मूलभूत कुरालाई असर नपर्ने गरी मात्र गर्ने सकिनेछ।

२७. बचाउ: (१) यस कार्यविधिमा लेखिएका कुरामा यसै बमोजिम र नलेखिएको कुरामा प्रचलित कानून बमोजिम हुनेछ।

(२) यो कार्यविधि लागू हुनुपर्व भए गरेका कार्यहरू यसै कार्यविधि बमोजिम भए गरेको मानिनेछ।



*(Signature)*  
दिनांक प्रसार राह  
लग्न प्रमुख

## अनुसूची १

(दफा ६ को उपदफा (१) सँग सम्बन्धित)

### बहाल सम्झौता-पत्र

हामी तपसीलमा उल्लिखित दुई पक्षहरु (प्रथम पक्षः घर जग्गा धर्नी र द्वितीय पक्षः घर जग्गा बहालमा लिने) बीच हाय वर्तमानमा अवधि बहाल सम्झौतामा हस्ताक्षर गरी सोको एक/एक प्रति लियौं/दियौं।

#### (क) प्रथम पक्षको विवरण

१. नाम, थरः
  २. बाबुको नाम थरः
  ३. बाजेको नाम थरः
  ४. नागरिकता प्रमाण पत्र नं.:
  ५. करदाता परिचय पत्र नं.:
  ६. ठेगाना:
  ७. फोन नं.:
- मोबाइल :

#### (ख) द्वितीय पक्षको विवरण

१. नाम, थरः
  २. बाबुको नाम थरः
  ३. बाजेको नाम थरः
  ४. नागरिकता प्रमाण पत्र नं.:
  ५. करदाता परिचय पत्र नं.:
  ६. ठेगाना:
  ७. फोन नं.:
- मोबाइल :

#### तपसील :




##### (क) बहालमा दिने घर जग्गाको विवरण

१. घर जग्गाको विवरणः
२. क्षेत्रफलः
३. कित्ता नं.:
४. घर नं.:
५. मार्गः
६. वडा नं.:
७. बहालमा दिनेको हस्ताक्षरः

औंठा छाप

दायाँ

वायाँ




औंठा छाप

दायाँ

वायाँ

#### शर्त तथा वन्देजहरु

- (१) यो बहाल सम्झौताको अवधि ..... देखि ..... सम्म कायम रहनेछ।
- (२) यस सम्झौता बमोजिमको घरजग्गा बहालमा लिए बापत दोस्रो पक्षले प्रथम पक्षलाई बहाल स्वरूप मासिक रकम रु ..... कां दरले वार्षिक रु ..... अझेरेपी रु ..... वुकाउनु पर्नेछ।
- (३) बहाल भुक्तानी तरिका ..... र किस्ताको किसिम वार्षिक/मासिक/चौमासिक/अन्य हुनेछ।
- (४) नियमानुसार लाग्ने बहाल कर तिर्ने दायित्व प्रथम पक्ष/द्वितीय पक्षको हुनेछ।
- (५) अन्य शर्तहरु दुवै पक्षको सहमतीमा थपघट र हेरफेर गर्न सकिनेछ।



श्रीमान् प्रभुत्वं प्रभासकोशं श्रीप्रद्युम्नं कलैया उत्तमलानगरपालकर्, चारा !

ବିଦେଶ କରନ୍ତୁ ପାଞ୍ଚମି ହେଲା ।

| Year | Population | Area (sq km) | Population Density (per sq km) | Capital | Major Cities                              | Language               | Religion            | Government Type       | Major Industries         | Major Exports              | Major Imports                    | Major Trade Partners   |
|------|------------|--------------|--------------------------------|---------|---|------------------------|---------------------|-----------------------|--------------------------|----------------------------|----------------------------------|------------------------|
| 2010 | 1,200,000  | 10,000       | 120                            | Abidjan | Yamoussoukro, Bouaké, Daloa, Yamoussoukro | French, Akan languages | Christianity, Islam | Presidential Republic | Oil, Agriculture, Mining | Crude Oil, Cocoa, Iron Ore | Foodstuffs, Machinery, Chemicals | China, France, Germany |
| 2015 | 1,350,000  | 10,500       | 127                            | Abidjan | Yamoussoukro, Bouaké, Daloa, Yamoussoukro | French, Akan languages | Christianity, Islam | Presidential Republic | Oil, Agriculture, Mining | Crude Oil, Cocoa, Iron Ore | Foodstuffs, Machinery, Chemicals | China, France, Germany |
| 2020 | 1,500,000  | 11,000       | 136                            | Abidjan | Yamoussoukro, Bouaké, Daloa, Yamoussoukro | French, Akan languages | Christianity, Islam | Presidential Republic | Oil, Agriculture, Mining | Crude Oil, Cocoa, Iron Ore | Foodstuffs, Machinery, Chemicals | China, France, Germany |
| 2025 | 1,650,000  | 11,500       | 147                            | Abidjan | Yamoussoukro, Bouaké, Daloa, Yamoussoukro | French, Akan languages | Christianity, Islam | Presidential Republic | Oil, Agriculture, Mining | Crude Oil, Cocoa, Iron Ore | Foodstuffs, Machinery, Chemicals | China, France, Germany |
| 2030 | 1,800,000  | 12,000       | 150                            | Abidjan | Yamoussoukro, Bouaké, Daloa, Yamoussoukro | French, Akan languages | Christianity, Islam | Presidential Republic | Oil, Agriculture, Mining | Crude Oil, Cocoa, Iron Ore | Foodstuffs, Machinery, Chemicals | China, France, Germany |

कर लाभात्मने तीरका नामज्ञ चोमान्दर वापर

पारंपरागत न

ପାତ୍ର

ଶ୍ରୀମତୀ ନାନା  
ବାଜିକୁମାର

ନାରୀର କଳା ପ୍ରମାଣ ପତ୍ର ନେ ୨ ଜାନ୍ମ ଟିକଟ

નુદાના  
માર્ગદર્શક પણ  
બા

नोट

१२ अपनाम गन्धीने कांगड़ा लिया

四庫全書

ये चर्टोंनमा वर्षे अर्थात् वर्षों नांगारक्कलालों प्रमाणपत्रकों प्रतिनियोगी वा अस्त्रा भए यस्त्या रुपों प्रमाणपत्रकों प्रतिनियोग-१

ପ୍ରଦୟ : କଥା କେବେ ତୁ ଯମୀନମା ଅବସାନ୍ଧ ବ୍ୟବରଣ ଦୋଷିଲ ଦା ମାତ୍ର ।

२५८

निवेदन गर्नेको नाम.....  
ठगाना .....  
मिर्त .....  
सं.....  
दस्तावेज

अनुसूची ३

(दफा ७ को उपदफा (२) सँग सम्बन्धित)  
कलैया उपमहानगरपालिका

## नगर कार्यपालिकाको कार्यालय

कलैया, बारा

घरजग्गा बहाल सम्बन्धी विवरण पेश गर्ने बारेको अत्यन्त जरुरी सच्चना

प्रथम पटक प्रकाशित मिति २०८०।।।

यस कलैया उपमहानगरपालिकाले ..... ६ ..... ऐन, २०७... वमोजिम आ.व. २०७५।७६ देखि घरजग्गा बहाल कर लागू गरेको हुँदा गाउँ नगरपालिका क्षेत्रभित्र आफ्नो निजि स्वामित्वमा रहेको वा स्वामित्व कायम नभएको ऐलानी वा पर्ती वा सार्वजनिक जग्गामा बसोबास गर्ने व्यक्तिले आफ्नो घर, घरको छत, पसल, ग्यारेज, गोदाम, टहरा, सेड (छप्पर), कारखाना, जग्गा वा पोखरी पूरै वा अशिक तबरले अरुलाई भोग चलन गर्न भाडा, बहाल, लिज वा पटटामा दिएको वा कुनै जग्गा लिजमा लिई घर भाडामा लगाएको व्यक्तिसमेतलाई आफ्नो बहालमा दिएको घरजग्गा सम्बन्धी विवरण दाखिला गरी नगरपालिकामा लगत कायम गराउनु हुन यो सूचना प्रकाशित गरिएको छ ।

घरजग्गा बहाल सम्बन्धी विवरण पेश गर्दा बहालमा दिएको घर जग्गाको विवरण, बहाल रकम र बहाल अवधि स्पष्ट खुलेको बहाल सम्झौता पत्रको प्रतिलिपि, धनीपूर्जाको प्रतिलिपि, बहालमा बस्नेको आधिकारिक विवरण सहित तोकिएको ढाँचामा पेश गर्नुपर्नेछ । विवरण पेश गर्ने ढाँचा कार्यपालिकाको कार्यालय तथा सम्बन्धित डाक्टर कार्यालयहरुवाट प्राप्त गर्न सकिनेछ ।

विवरण घरजग्गा धनी आफै वा निजको सगोल परिवारका व्यक्ति वा निजको मञ्जुरीनामा प्राप्त व्यक्तिले मात्र वुकाउन सक्नेछन् । गाउँ/नगरपालिकाले तोकेको अन्तिम मितिसम्म पनि विवरण दाखिला नगर्ने घरजग्गा धनीहरूले विलम्ब शुल्क तिर्नुपर्ने हुँदा तोकिएको समयभित्रै आ-आफ्नो बहालमा दिएको घरजग्गाको विवरण पेश गर्नहन हार्दिक अनरोध गरिन्छ ।

प्रमुख प्रशासकीय अधिकृत

दिलोह प्रसाद साह  
साह प्रसाद

अनुसूची ४  
(दफा ११ संगा सम्बन्धित)  
बहाल कर निर्धारणको सूचना

करदाता परिचयपत्र नं. ....  
करदाताको नाम. ....  
ठेगाना. ....  
कर निर्धारण गरेको आर्थिक वर्ष. ....  
कर निर्धारण गरेको मिति : ....

| सि.नं. | घर जग्गाको विवरण        | कर लाग्ने कुल बहाल रकम | प्रतिशतले कायम हुने कर | अधिकम दाखिला गरेको रकम | अब दाखिला गर्न बाँकी रकम | कैफियत |
|--------|-------------------------|------------------------|------------------------|------------------------|--------------------------|--------|
|        |                         |                        |                        |                        |                          |        |
|        | गत विवात वर्षको वर्कौता |                        |                        |                        |                          |        |
|        | जम्मा :                 |                        |                        |                        |                          |        |

कर अधिकृत

दिनोहु प्रशाद साह  
जग्गाप्राप्ति





अनुसूची-६

(दफा २२ को उपदफा (१) सँग सम्बन्धित)

### बहाल कर दाखिला विवरण पुस्तका

करदाताको नामः

करदाता संकेत नम्बर  
ठेगाना :

वडा:

घर नं.:

सडक नामः

फोन नं.:

मोबाइल नं.:

इमेल ठेगाना.

| बहालको अवधी | कर दाखिलानिवरण     | प्रमाणित गर्नेको | बहाल अवधी | कर दाखिलानिवरण | प्रमाणित गर्नेको         |
|-------------|--------------------|------------------|-----------|----------------|--------------------------|
|             | बैकभौचर वा रसिद नं | दस्तखत मिति वर्ष | माहिना    | रकम            | दाखिला मिति वर्ष रसिद नं |
| २०७.....    | श्रावण             |                  |           | २०७....        | श्रावण                   |
| २०७.....    | भाद्र              |                  |           | २०७....        | भाद्र                    |
| २०७.....    | आष्टिन             |                  |           | २०७....        | आष्टिन                   |
| २०७.....    | कात्सिक            |                  |           | २०७....        | कात्सिक                  |
| २०७.....    | मासिर              |                  |           | २०७....        | मासिर                    |
| २०७.....    | पुष                |                  |           | २०७....        | पुष                      |
| २०७.....    | माघ                |                  |           | २०७....        | माघ                      |
| २०७.....    | फाल्गुण            |                  |           | २०७....        | फाल्गुण                  |
| २०७.....    | चैत्र              |                  |           | २०७....        | चैत्र                    |
| २०७.....    | बैशाख              |                  |           | २०७....        | बैशाख                    |
| २०७.....    | जेठ                |                  |           | २०७....        | जेठ                      |
| २०७.....    | जापाढ              |                  |           | २०७....        | आषाढ                     |



**कलैया उपमहानगरपालिका**  
**नगर कार्यपालिकाको कार्यालय**  
**कलैया, बारा, मधेश प्रदेश**  
**अनुसूची-७**  
**(दफा १९ सँग सम्बन्धित)**  
**कर चुक्ता प्रमाणपत्र**

करदाता संकेत नं.

मिति:

करदाताको नाम:

सम्पर्क नं.

ठेगाना:

PAN No.

फर्म/संस्थाको नाम:

उपरोक्त सम्बन्धमा करदाता संकेत नं.....भएको करदाताले आर्थिक वर्ष....., सम्पर्क लागि यस उपमहानगरपालिकामा तिर्नुपर्ने तपसिल बमोजिमको कर चुक्ता गरेको व्यहोरा अनुरोध छ।

| दर्ता नं. | कर शिर्षक   | रसिद नं. | बुझाएको रकम | कैफियत |
|-----------|-------------|----------|-------------|--------|
|           | सम्पति कर   |          |             |        |
|           | बहाल कर     |          |             |        |
|           | व्यवसाय कर  |          |             |        |
|           | अन्य (भएमा) |          |             |        |

तयार गर्ने कर्मचारी

प्रमाणित गर्ने

(बडा सचिव/कर्मचारी)

हस्ताक्षर: .....  
 नाम थर – विनोद प्रसाद साह  
 पद: नगर प्रमुख  
 मिति: २०८०।०३।२६  
 पृष्ठ संख्या: १२